

मिति २०७४ चैत ४ गतेको कार्यपालिका बैठकको निर्णय :-

१.) आगामी २०७५ साल साउन १ गते देखि नगरपालिकाले, स्थानीय सरकार संचालन ऐनको दफा ५५ को उपदफा (१) बमोजिम एकीकृत सम्पति कर लगाउनु पर्ने स्पष्ट व्यवस्था भएकोले चालु आ.व.२०७४/०७५ मा यस नगरपालिकामा संकलन गरिरहेको घरजग्गा कर तथा आगामी आ.व.२०७५/०७६ देखि सो एकीकृत सम्पति कर तथा आयलेखा समेत वडा कार्यालयहरूबाटै असुल गर्नका लागि सम्बन्धित कर्मचारीहरूलाई ३ दिने अभिमुखीकरण कार्यक्रम (२०७४/११/२४,२५ र २६ गते) समेत सम्पन्न गरिसकेकोले सो का लागि आवश्यक पर्ने प्रत्येक वडाका लागि डेस्कटप कम्प्युटर -१, डट मेट्रिक्स प्रिन्टर-१, कोब्रा फाइल-२,००० थान तथा मसलन्द (stationery) सामान खरिदका लागि प्रति वडा रु. १,२५,०००/- (रु.एक लाख पच्चीस हजार मात्र) का दरले चालु आ.व.२०७४/०७५ को स्वीकृत बजेटको पूजीगततर्फ संस्थागत विकास कार्यक्रम अन्तर्गत एकीकृत सम्पति कर तथा आयलेखा सफ्टवेयर खरिद, संचालन तथा व्यवस्थापन शीर्षकबाट र फाइलिंग गर्नका लागि ५ खण्डे स्टिल क्याबिनेट प्रति वडा ३ थानका लागि प्रति वडा रु.१,००,०००/- (रु.एक लाख मात्र) का दरले हुने रकम पूजीगततर्फ भौतिक पूर्वाधार विकास अन्तर्गत वडा कार्यालयहरूमा फर्निचर तथा फर्निसिङ शीर्षकबाट निकास दिने र सम्बन्धित वडा कार्यालयहरूबाटै प्रचलित सार्वजनिक खरिद ऐन / नियमानुसार खरिद गरी कार्यान्वयन गर्ने निर्णय गरियो |

२.) स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २७ को उपदफा (३) अनुसार नगरपालिकाको पूर्व स्वीकृति नलिई भवनका लागि जग्गाको खण्डीकरण वा प्लटिङ गर्न पाइने छैन भनी स्पष्ट उल्लेख भएको र सो सम्बन्धि सार्वजनिक सूचना समेत जारी गरिसकेको सन्दर्भमा यस नगरक्षेत्रको भू-उपयोग नीति (LANDUSE POLICY), वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड २०७२ को परिधिभित्र रही तयारी गर्ने क्रममा रहेकोले सो तयार भै अर्को व्यवस्था नभएसम्मका लागि यस नगरक्षेत्रमा जग्गा खण्डीकरण वा प्लटिङ गर्ने (भवन निर्माण कार्य) कार्यलाई पूर्णरूपमा बन्दैज लगाउने निर्णय गरियो |

३.) मिति २०७४/०३/२८ मा सम्पन्न यस नगरपालिकाको प्रथम नगरसभा को निर्णय नं.५ अनुसार यस नगरपालिकामा रहेका हाल सम्म पनि घर निर्माण गर्न नसकेका भूकम्पपिडितहरूलाई घर निर्माणका लागि आवेदन दिएमा घरनक्शापास गर्दा लाने दस्तुरमा चालु आ.व.२०७४/०७५ मा ९०% छुट दिने निर्णय भएकोमा केहि आवेदकहरूले पहिले सो छुट लिई पुनः तल्ला थपमा समेत छुट माग दावी गरेको सन्दर्भमा छलफल हुदाँ एकपल्ट सो छुट सुविधा लिइसकेका नगरवासीहरूलाई पुनः छुट सुविधा नदिने निर्णय गरियो |

४.) यस न.पा. वडा नं.४ को प.सं ०७४/०७५ च.नं.१७६४ मिति २०७४/१२/०४ को सार्वजनिक जग्गा उपलब्ध गराइदिन भएको सिफारिस र वडा समितिको मिति २०७४/१०/२३ को बैठकको निर्णय समेतका आधारमा उक्त वडा कार्यालय वरपरको क्षेत्रमा करिव २-०-०-० (२ रोपनी) जग्गा नेपाल रेडक्रस सोसाईटी काठमाडौं जिल्ला शाखाका लागि उद्धार तथा विपद् व्यवस्थापन र तद्सम्बन्धि तालिम लगाएतका सरसामान भण्डारण गर्ने भवन, कम्पाउण्ड निर्माणका लागि उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरियो |